

**नौमूले गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
नौमूले, दैलेख**  
**निर्माणजन्य पदार्थ (दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति आदि) उत्खनन,  
उत्पादन तथा प्रशोधन कार्य गर्न बनेको कार्यविधि २०८१**

**प्रस्तावना :-**

नौमूले गाउँ कार्यपालिका क्षेत्रका नागरिकहरूलाई निर्माणजन्य पदार्थहरू (दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति लगायत) को कृत्रिम अभावबाट सुरक्षित गराई सर्वसुलभ रूपमा उपलब्ध गराउन, निर्माणजन्य पदार्थ को अभावमा गतिहिन भएका सार्वजनिक निर्माणका योजनालाई तिब्र दरमा गति दिन निषेधित क्षेत्रबाट नदीजन्य र खानीजन्य निर्माणजन्य पदार्थ लाई अनाधिकृत रूपमा उत्खनन् प्रशोधन तथा निकासी गर्ने कार्यलाई निरुत्साहित गरी सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हित कायम गर्न, निर्माणजन्य पदार्थ (दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति) को बिक्री वितरण कार्यलाई अनुगमन तथा नियमन गरी व्यवस्थित गर्न तथा नौमूले गाउँ कार्यपालिका भित्रका स्रोत र साधनहरूको अधिकतम प्रयोग गरी द्रुततर आर्थिक विकासको लागि कानूनी व्यवस्था गर्न वाच्छनीय भएकोले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम नौमूले गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ।

**परिच्छेद १**

**प्रारम्भ**

**१. संक्षिप्त नाम र प्रारम्भ:**

(१) यस कार्यविधि को नाम “निर्माणजन्य पदार्थ (दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति आदि) उत्खनन् उत्पादन तथा प्रशोधन गर्न बनेको कार्यविधि, २०८१” रहेको छ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

**२. परिभाषा: विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,-**

(क) “अध्यक्ष” भन्नाले नौमूले गाउँ कार्यपालिकाको अध्यक्षलाई सम्झनुपर्छ।

(ख) “कार्यपालिका” भन्नाले नौमूले गाउँ कार्यपालिका सम्झनुपर्छ।

(ग) “कार्यविधि” भन्नाले निर्माणजन्य पदार्थ (दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति आदि) उत्खनन् उत्पादन तथा प्रशोधन गर्न बनेको कार्यविधि, २०८१ लाई सम्झनुपर्छ।

(घ) “मन्त्रालय” भन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जनाउनेछ।

(ङ) “निर्माणजन्य पदार्थ” भन्नाले निर्माण कार्यका लागि प्रयोग हुने नदीजन्य वा खानीजन्य दुड्गा, वालुवा, गिट्टी, माटो, स्लेट प्रजाति, लगायतका निर्माणजन्य पदार्थ लाई सम्झनुपर्छ।

(च) “ईजाजत प्राप्त व्यक्ति” भन्नाले दुड्गा, बालुवा, गिट्टी, माटो, स्लेट प्रजाति लगायतका सामग्रीको उत्पादन, प्रशोधन, दुवानी, सञ्चय, वा विक्री गर्ने ईजाजत प्राप्त व्यक्ति, व्यवसायी, कम्पनी वा फर्म समेतलाई सम्झनु पर्छ ।

(छ) “उत्खनन् कार्य” भन्नाले निर्माणजन्य पदार्थ (दुड्गा, बालुवा, गिट्टी, माटो, स्लेट प्रजाति) लाई कुनै स्थानबाट कुनै साधनको प्रयोग गरी वा नगरी भिक्ने, निकाल्ने कार्यलाई सम्झनुपर्छ ।

(ज) “उत्पादन् कार्य” भन्नाले निर्माणजन्य पदार्थ लाई आकार परिवर्तन गरी वा नगरी कुनै उपकरणको प्रयोग गरी वा नगरी निर्माण कार्यमा प्रयोग गर्न सकिने गरी तयार गर्ने कार्यलाई सम्झनुपर्छ ।

(झ) “प्रशोधन कार्य” भन्नाले निर्माणजन्य पदार्थ लाई कुनैपनि उपकरणको प्रयोग गरी वा नगरी गुणात्मक रूपमा परिवर्तन गर्ने कार्यलाई सम्झनुपर्छ ।

(ञ) “उत्खनन् क्षेत्र” भन्नाले निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, दुवानी, सञ्चय वा विक्री गर्ने ईजाजत पत्रमा उल्लेखित क्षेत्र सम्झनुपर्छ ।

(ट) “योजना” भन्नाले नौमूले गाउँ कार्यपालिका भित्र सरकारी वा गैरसरकारी क्षेत्रबाट संचालनमा आएका योजना तथा परियोजनाहरूलाई सम्झनु पर्छ ।

(ठ) “अनुगमन समिति” भन्नाले यस कार्यविधिको दफा २१ बमोजिम गठित अनुगमन तथा समन्वय समितिलाई जनाउने छ ।

(ड) “वातावरणीय अध्ययन” भन्नाले खानी संचालनको कारणबाट नजिकका समुदाय, जलश्रोत, भौतिक पूर्वाधाहरुमा पर्ने प्रभावहरुको सामान्य लेखाजोखालाई बुझाउने छ ।

(ढ) “समिति” भन्नाले यस ऐनको दफा १३ (१) बमोजिम गठन भएको जाँचबुझ समितिलाई सम्झनु पर्छ ।

(ण) “बडा” भन्नाले नौमूले गाउँ कार्यपालिका बडाहरूलाई सम्झनुपर्छ ।

(त) “सभा” भन्नाले नौमूले गाउँसभालाई सम्झनुपर्छ ।

(थ) स्लेट भन्नाले क्वारजाईट स्लेट प्रजाती लगायत अन्य प्रजातीका स्लेट सम्झनुपर्छ ।

## परिच्छेद २

### गाउँ कार्यपालिकाको अधिकार क्षेत्र तथा दायित्व

३. नौमूले गाउँपालिकाको सम्पत्ति हुने : गाउँ कार्यपालिका भित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमिनको सतह वा भूर्गभूमित्र रहेको वा पाइएको सम्पूर्ण निर्माण सामाग्री (दुड्गा, बालुवा, गिट्टी, माटो, स्लेट प्रजाति लगायत) नौमूले गाउँ कार्यपालिका को सम्पत्ति हुनेछ । यस्तो सम्पत्तिको उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, दुवानी, सञ्चय वा विक्रीका लागि स्वीकृति लिनु प्रत्येक नागरिकको कर्तव्य हुनेछ ।

४. निर्माणजन्य पदार्थको उत्खनन् गर्ने अधिकार : (१) निर्माण जन्य पदार्थ दुड्गा, बालुवा, गिट्टी, माटो, स्लेट प्रजाति आदि) उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, दुवानी, सञ्चय विक्री लगायतका कार्य गर्ने अधिकार नौमूले गाउँ कार्यपालिका लाई हुनेछ ।

(२) यस कार्यविधिको अधीनमा रही गाउँ कार्यपालिका ले आफैले गर्ने वा अरु कुने व्यवसायिक फर्म वा कम्पनीलाई ईजाजत प्रदान गरी उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, दुवानी, संचय वा बिक्री गराउन सक्नेछ ।

(३) गाउँ कार्यपालिका लाई निर्माणजन्य पदार्थ (दुड्गा, बालुवा, गिट्टि, माटो, स्लेट प्रजाति लगायत) को उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, दुवानी संचय वा बिक्री कार्यमा पूँजी लगानी गरी वा अन्य कुनै प्रकारले हिस्सेदार बन्ने अधिकार हुनेछ ।

५. उत्खनन् उत्पादन तथा प्रशोधन क्षेत्र निर्धारण गर्ने : निर्माणजन्य पदार्थ उत्खनन् उत्पादन तथा प्रशोधन कार्यको लागि गाउँ कार्यपालिका ले क्षेत्र निर्धारण गर्नेछ ।

(१) उत्खनन् कार्यका लागि : (क) निजी हकभोगको जग्गामा रहेको वालुवा, गिट्टि, दुड्गा, माटो, स्लेट प्रजाति पदार्थ संकलन उत्खनन् र बिक्री वितरण गर्न वातावरणीय अध्ययनले जोखिम नरहेको देखिएका र वडाको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले स्विकृत गरेका स्थानहरु ।

(ख) सार्वजनिक तथा निजी हकभोगको जग्गामा रहेको वालुवा, दुड्गां, माटो र स्लेट प्रजाति जन्य पदार्थ थुप्रन गई सो को कारणले वस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न हुन सक्ने अवस्थाम सृजना भै त्यस्ता पदार्थ हटाउनु परेको अवस्थामा गाउँकार्यपालिकाले तोकेका तोकिने स्थलहरु ।

(ग) विभिन्न प्रकृतिका भौतिक संरचनाहरु निर्माण र निजी जमिनलाई खेतियोग्य बनाउने क्रममा दुड्गा तथा माटोजन्य पदार्थ हटाउनु पर्दा सम्बन्धित निकायबाट तोकिएको क्षेत्र ।

(२) उत्पादन तथा प्रशोधन कार्यका लागि : (क) सार्वजनिक वा निजी हकभोगको जग्गामा कुनै अर्को स्थानबाट निर्माणजन्य पदार्थ ल्याई वा नल्याई निर्माण जन्य पदार्थ उत्पादन तथा प्रशोधन कार्यका लागि गाउँ कार्यपालिकाले क्षेत्र निर्धारण गर्न सक्नेछ ।

६. दर्ता नगराई निर्माणजन्य पदार्थ उत्खनन् गर्न नहुने : यो कार्यविधि प्रारम्भ भएपछि यो कार्यविधि बमोजिम गाउँ कार्यपालिकामा कुनैपनि व्यक्ति फर्म वा कम्पनीले दर्ता नगराई कसैले पनि निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्नु हुँदैन ।

७. निर्माणजन्य पदार्थ सहज उपलब्ध गराउनु गाउँ कार्यपालिकाको दायित्व हुने (१) गाउँपालिका भित्र दुड्गा, वालुवा र माटोजन्य पदार्थको दोहन रोकी सहज आपूर्तिका लागि तत्कालिन व्यवस्थापनको प्रबन्ध मिलाउने ।

(२) निर्माणजन्य पदार्थको प्रभावकारी उपयोग र व्यवस्थापन गरी भुकम्प पछिको पुनःनिर्माणका लागि आवश्यक निर्माणजन्य पदार्थहरुको आपूर्तिमा विद्यमान अभाव र महंगीलाई व्यवस्थापन गर्ने ।

(३) सार्वजनिक निर्माण कार्यका लागि आवश्यक पर्ने वालुवा, दुड्गा माटो र स्लेट प्रजाति जन्य पदार्थको अभाव हुन नदिने ।

(४) भौतिक वा संरचनात्मक जोखिम उत्पन्न हुन सक्ने स्थलहरुको पहिचान गरी भविष्यमा सम्भावित प्रकोप तथा जोखिमलाई कम गर्ने ।

(५) अनावश्यक रूपमा जम्मा भईरहेको वालुवा वा दुड्गा वा अनुत्पादनशील निजी जग्गा जमिनलाई खेतियोग्य बनाउने क्रममा दुड्गा तथा माटोजन्य पदार्थ हटाई उर्वर खेतीयोग्य भुमिको तयारी गर्ने ।

## परिच्छेद ३

### ईजाजत प्रदान, दर्ता तथा नवीकरण सम्बन्धी व्यवस्था

८. फर्म दर्ता नगरी निर्माणजन्य पदार्थ उत्खनन, उत्पादन तथा प्रशोधन कार्य गर्न नसकिने : (१) निर्माणजन्य पदार्थको उत्खनन् उत्पादन तथा प्रशोधन कार्य मार्फत व्यापार व्यवसाय गर्न चाहने व्यक्तिहरुले प्राइभेट फर्म राजिष्ट्रेशन ऐन, २०१४ बमोजिम प्राइभेट फर्म, साभेदारी ऐन, २०२० बमोजिम साभेदारी फर्म वा कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी दर्ता गरी निर्माणजन्य पदार्थ उत्खनन् गर्न सक्नेछन् । फर्म वा कम्पनी दर्ता नगरी निर्माणजन्य पदार्थ उत्खनन् गर्न सकिने छैन ।

(२) सार्वजनिक संरचानको निर्माण तथा घरायसी प्रयोजनका लागि गाउँ कार्यपालिकाले कुनै व्यक्ति वा उपभोक्ता समितिलाई निश्चित कार्यका लागि निश्चित अवधि तोकी निर्माणजन्य पदार्थ उत्खनन् गर्न ईजाजत प्रदान गर्न सक्नेछ ।

#### **९. निर्माणजन्य पदार्थ उत्खनन, उत्पादन तथा प्रशोधनका लागि दर्ता गर्नलाई दरखास्त दिनुपर्ने :**

(१) निर्माणजन्य पदार्थ उत्खनन, उत्पादन तथा प्रशोधन कार्य चाहने व्यक्ति, फर्म वा कम्पनीले गाउँ कार्यपालिकाले तोकिएको दस्तुर सहित अनुसुची १ बमोजिमको ढाँचामा गाउँ कार्यपालिकामा दरखास्त दिनुपर्नेछ ।

१०. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु : (१) यो कार्यविधिको अधीनमा रही निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन गर्न चाहने फर्म वा कम्पनीले आफुले गर्न चाहेको उत्खनन् उत्पादन तथा प्रशोधन कार्यको प्रस्तावित योजना समेत संलग्न गरी दफा ९ (१) बमोजिमको दरखास्त निवेदनको साथमा निम्नानुसारको कागजात पेश गर्नुपर्नेछ ।

(क) निवेदनमा उल्लेखित उत्खनन् क्षेत्रको जग्गा धनीको पूर्जा स्रेष्टाको प्रतिलिपि ।

(ख) उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यगर्ने क्षेत्रको जग्गाधनिले उत्खनन् कार्यको लागि मञ्जुरी वा सहमति छ भनी दिएको मञ्जुरीनामा वा सहमतिपत्र ।

(ग) उत्खनन्, उत्पादन तथा प्रशोधन क्षेत्रको चार किल्लामा रहेका सधियारहरुको विवरण तथा निजहरुको कार्य गर्न हुन्छ भनी दिएको सहमती पत्र,

(घ) उत्खनन्, उत्पादन तथा प्रशोधन क्षेत्रको फिल्ड नक्शा, ट्रेस नक्शा, ब्लु प्रिन्ट नक्शा,

(ङ) निवेदकको नागरिकताको प्रमाणित प्रतिलिपि,

(च) आफुले उत्खनन् कार्य गर्न लागेको प्रस्तावित योजना,

(छ) सम्बन्धित बडाको सिफारिसपत्र (आवश्यकता अनुसार बडाले सार्वजनिक सूचना प्रकाशित गर्न सक्नेछ)

(ज) फर्मको दर्ता प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र तथा नवीकरण (उत्खनन् गर्न चाहने व्यक्तिको हकमा नचाहिने)

(झ) दरखास्त दस्तुर तिरेको रसिद

(ञ) IEE प्रतिवेदन (प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन)

(२) निर्माण सामाग्रीको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य संचालनका लागि दरखास्त शुल्क रु. १,००० (एक हजार रुपैयाँ) लाग्नेछ ।

(३) सार्वजनिक निर्माण कार्यको लागि उपभोक्ता समिति, संचालनमा रहेका आयोजनाको हकमा आयोजना संचालन गर्ने प्राप्त गरेको सम्भौता पत्र/ईजाजत पत्र संलग्न गर्नुपर्नेछ । सार्वजनिक निर्माणका लागि सार्वजनिक जग्गा जमिनमा उत्खनन् गर्ने भएमा उपभोक्ता समितिको निर्णय वा स्थानीयवासीको सहमति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

**११. सार्वजनिक सूचना दिनुपर्ने :** (१) गाउँ कार्यपालिकामा निर्माणजन्य पदार्थको उत्खनन् उत्पादन प्रशोधन कार्य संचालनका लागि ईजाजत पाउँ भनि दरखास्त परेपश्चात आवश्यक जाँचबुझ गरी उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यको लागि निवेदन परेको छ, भनी गाउँ कार्यपालिकाले १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेछ ।

(२) दफा ११(१) बमोजिम प्रकाशित सूचना गाउँ कार्यपालिकाको सूचना पार्टी तथा वडा कार्यालयहरुका सूचना पार्टीमा टाँस गर्नुपर्नेछ ।

**१२. उजुरी दिन सक्ने :** गाउँ कार्यपालिकाले दफा ११(१) बमोजिम प्रकाशित गरेको सूचना उपर सूचनासँग सार्थक सम्बन्ध रहेको व्यक्ति वा संस्थाले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकामा सूचना टाँस गरेको मितिले १५ दिन भित्र उजुरी दिन सक्नेछन् ।

(२) दफा १२ (१) बमोजिम कुनै उजुरी परेमा सो को छानविन जाँचबुझ समितिले गर्नेछ ।

**१३. जाँचबुझ गरिने :** (१) निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यका लागि गाउँ कार्यपालिकामा दरखास्त परेपश्चात सो को छानविन गाउँ कार्यपालिकाका सदस्यहरु रहेको जाँचबुझ समितिले गर्नेछ । जाँचबुझ समिति यस प्रकार रहनेछ ।

**संयोजक :** गाउँ कार्यपालिकाको उपाध्यक्ष

**सदस्य :** सम्बन्धित वडाको वडाध्यक्ष

**सदस्य :** प्रमुख प्रशासकीय अधिकृत

**सदस्य :** अध्यक्षले तोकेको गाउँ कार्यपालिकाको महिला सदस्य

**सदस्य सचिव :** प्राविधिक शाखाको प्रमुख

(२) दरखास्तवालाको दरखास्त सहित गाउँपालिकामा पेश गरेको कागजात उपर जाँचबुझ गर्दा थप कागजात माग गर्नुपर्ने देखिएमा गाउँपालिका तथा वडा कार्यालयमा सूचना टाँस गरेको मिति समाप्त भएको ७ दिन भित्र दरखास्तवालासँग कागजात माग गरिसक्नुपर्नेछ ।

(३) जाँचबुझ समितिले मागेको विवरण तथा कागजात उपलब्ध गराउने दायित्व दरखास्तवालाको हुनेछ ।

(४) जाँचबुझ समितिले दरखास्त उपर जाँचबुझ गर्दा स्थलगत भ्रमण गर्नेछ । स्थलगत भ्रमण गर्दा उत्खनन् एवं संकलन गर्ने प्रस्तावित स्थलबाट रोडा, ढुंगा, माटो वालुवा निकाल्दा सधियारहरुलाई हानी नोक्सानी पर्ने नपर्ने, सार्वजनिक जग्गा, वन जंगल, पानीको मुहान, सडक, पाटी पौवा, मन्दिर, भवन, तथा अन्य सार्वजनिक वा व्यक्तिगत संरचनमा तत्काल, अल्पकाल र दीर्घकाल असर पर्ने हो

होइन एकीन गरी उत्खनन् गर्न हुने नहुने उल्लेख गरी गाउँ कार्यपालिकामा प्रतिवेदन पेश गर्नेछ । जाँचबुझ समितिले स्थलगत भ्रमण गर्दा लागेको खर्च दरखास्तवालाले व्यहोर्नुपर्नेछ ।

(५) जाँचबुझ समितिले स्थलगत निरिक्षण गर्दा आवश्यकता अनुसार विज्ञको सहयोग लिन सक्नेछ ।

**१४. वैठकमा पेश गरिने :** (१) दफा (१३) बमोजिम दरखास्त उपर जाँचबुझ गरी जाँचबुझ समितिले आफ्नो प्रतिवेदन सहित दरखास्त गाउँ कार्यपालिकामा पेश गर्नेछ ।

(२) गाउँपालिकामा प्रतिवेदन सहितको दरखास्त प्रस्ताव पेश भएपश्चात गाउँपालिकाले IEE लगायतका प्रतिवेदन उपर जाँचबुझ गर्न सम्बन्धित निकायमा लेखि पठाउने छ । सम्बन्धित निकायबाट उपयूक्त छ भनि लेखिएको पत्र प्राप्त भएपश्चात मात्र गाउँपालिकाको वैठकमा छलफलका लागि पेश हुनेछ ।

(३) जाँचबुझ समितिले पेश गरेको राय सहितको प्रतिवेदन तथा सम्बन्धित निकायबाट प्राप्त भएको पत्र उपर गाउँ कार्यपालिकाका बहुमत सदस्यहरुको चित्त नबुझेमा निवेदन उपर गाउँ कार्यपालिकाले थप अध्ययन तथा जाँचबुझ गर्न सक्नेछ ।

(४) अध्ययन तथा जाँचबुझका क्रममा गाउँ कार्यपालिकाले मागेको विवरण उपलब्ध गराउनु दरखास्तवालाको कर्तव्य हुनेछ ।

**१५. ईजाजत प्रदान गर्ने :** (१) जाँचबुझ समितिले पेश गरेको प्रतिवेदन सहितको दरखास्त उपर गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्न अनुमति दिने भनी निर्णय गर्नेछ । निर्णय गर्दा व्यापारिक प्रयोजन, सार्वजनिक निर्माण वा निजी प्रयोजन मध्ये जुन प्रयोजनको लागि अनुमति दिईएको हो सो व्यहोरा खुलाई निर्णय गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको निर्णय भएपश्चात निवेदकलाई निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन गर्न प्रमुख प्रशासकिय अधिकृतद्वारा अनुसूची २ बमोजिमको ईजाजत प्रमाण-पत्र प्रदान गरिनेछ । ईजाजत पत्रमा व्यापारिक प्रयोजन, सार्वजनिक निर्माण वा निजी प्रयोजन मध्ये जुन प्रयोजनको लागि ईजाजत दिएको सो व्यहोरा खुलाई दिईनेछ । साथै सार्वजनिक निर्माण तथा व्यक्तिगत प्रयोजनको लागि ईजाजत दिँदा समय सीमा, परिमाण तोकी ईजाजतपत्र दिईनेछ ।

(३) दरखास्तवालाले ईजाजत पाएको सूचना गाउँ कार्यपालिकाको सूचना पार्टी तथा वडाको सूचना पार्टीमा टाँस गर्नुपर्नेछ ।

(४) गाउँ कार्यपालिकाले दरखास्त उपर ईजाजत प्रदान गर्न नसक्ने भएमा सो को कारण सहित दरखास्तवालालाई १५ दिन भित्रमा जानकारी दिनुपर्नेछ ।

(५) उत्खनन्, उत्पादन तथा प्रशोधनको लागि ईजाजत दिदा निश्चित अवधि तोकी ईजाजत दिनुपर्नेछ ।

**१६. दर्ता तथा दर्ता शुल्क :** (१) गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यको लागि ईजाजत प्रदान गरेपश्चात दरखास्तवालाले गाउँ कार्यपालिकामा दर्ता गर्नुपर्नेछ ।

(२) गाउँ कार्यपालिकाले उत्खनन् उत्पादन तथा प्रशोधन कार्यको लागि दर्ता गरेको फर्मको छुट्टै फाईल खडा गरी राख्नुपर्नेछ ।

(३) निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यको लागि दर्ता शुल्क यस प्रकार लाग्नेछ । दर्ता शुल्क रु. २५,०००/- (पच्चिस हजार रुपैयाँ) लाग्नेछ ।

**१७. ईजाजतपत्रको नवीकरण :** (१) निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा नवीकरणको लागि ईजाजत पाएको फर्म वा कम्पनीले वार्षिक रूपमा आर्थिक वर्षको समाप्त हुनु १ (एक) महिना अगाहै तोकिएको दस्तुर तिरी नवीकरण गर्नुपर्नेछ ।

(२) दफा १७ (१) बमोजिम नवीकरण नगरेमा त्यसको मनासिव कारण खुलाई ईजाजतपत्रको म्याद समाप्त भएको मितिले ३५ दिनभित्र ईजाजतपत्र प्राप्त फर्म वा कम्पनीले निवेदन दिन सक्नेछ र त्यसरी दिएको निवेदन उपर जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा गाउँ कार्यपालिकाले नवीकरण गर्न सक्नेछ ।

(३) नवीकरण शुल्क रु. १५,०००/- (पञ्च हजार रुपैयाँ मात्र) लाग्नेछ ।

#### परिच्छेद ४

##### उत्खनन्, उत्पादन तथा प्रशोधन सम्बन्धी व्यवस्था

**१८. निर्माणजन्य पदार्थ उत्खनन् तथा संकलन सम्बन्धी व्यवस्था :** (१) निर्माणजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न ईजाजत पाएको फर्म वा कम्पनीले कुन क्षेत्रबाट कति निर्माणजन्य पदार्थ उत्खनन् गर्न लागेको हो सो व्यहोरा सार्वजनिक गरी सो अनुसार वातावरणीय अध्ययन गरी गराई उत्खनन् व्यवस्था मिलाई गाउँ कार्यपालिकालाई जानकारी दिनु पर्नेछ ।

(२) फर्म वा कम्पनीले निर्माणजन्य पदार्थ उत्खनन् गर्दा प्रस्तावित स्थानको लम्बाई, चौडाई तथा गहिराई सहितको चारकिल्ला निर्धारण गरी गाउँ कार्यपालिका का प्राविधिक कर्मचारीबाट प्रमाणित गराई कार्य प्रारम्भ गर्नुपर्नेछ । साथै उत्खनन् तथा संकलन स्थलमा उत्खनन् विधि, परिणाम, उत्खनन् को समयावधि गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नं. लगायतका जानकारी मुलक सूचना सबैले देख्ने ठाउँमा टाँस गर्ने व्यवस्था गर्नुपर्नेछ ।

(३) निर्माणजन्य पदार्थ को उत्खनन् उत्पादन तथा प्रशोधन कार्यको लागि ईजाजत पाउने फर्म वा कम्पनीले उत्खनन् तथा संकलन कार्य मानव बस्ती, वन, खानेपानीको मुहान र मुलसडकबाट कम्तिमा ५० मिटरको दुरिमा हुनुपर्नेछ र नजिकको सम्थर जमिनको सतहबाट ५ मी. भन्दा बढीको खाल्डो खन्न पाईने छैन ।

(४) उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यबाट बनेको खाडललाई माटोले पुर्नभरण गर्ने लगाएत जोखिम कम गर्ने अन्य उपयूक्त उपाय अवलम्बन गर्नुपर्नेछ ।

(५) निर्माणजन्य पदार्थको उत्खनन सार्वजनिक जग्गाको सिमानाबाट कम्तिमा ५ मी. दुरी सम्म मात्र गर्न पाईनेछ ।

(६) गाउँ कार्यपालिकाबाट ईजाजत पत्रमा उल्लिखित परिमाण भन्दा बढ्ने गरी निर्माणजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न पाइने छैन ।

(७) उत्खनन् उत्पादन तथा प्रशोधन कार्य पश्चात छनौट गरी छाडिएको काम नलाग्ने वस्तु बलौटा, पांगो वा चोकर वा अन्य लाई प्रडक्टको उचित व्यवस्थापन गर्नुपर्नेछ । साथै सो बाट निस्किएको

फोहर पानिलाई आवश्यक ट्रिटमेन्ट प्लान्ट मार्फत सफा गरे पश्चात मात्र स्थानीय नदी, खोलामा खसाले व्यवस्था गर्नुपर्नेछ ।

(८) सडक गाउँ कार्यपालिका र सम्बन्धित निकायले तोकेको सडक सीमा र मापदण्ड भित्रको क्षेत्रमा ढुंगा, बालुवा र माटो उत्खनन् र संकलन गर्न वा सञ्चय गर्न पाइने छैन ।

(९) उत्खनन् तथा उत्पादन तथा प्रशोधन स्थलबाट मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गरी कुनैपनि कार्य गर्न गराउन पाइने छैन ।

(१०) उत्खनन् एवं उत्पादन तथा प्रशोधन कार्य गर्न अनुमती माग गर्ने कम्पनी वा फर्मले व्यवसाय संचालनका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकूल वातावरणीय असरको निराकरण गर्नुपर्नेछ ।

**१९. उत्खनन परिमाण नियन्त्रण विधि :** उत्खनन् गर्न स्थलमा स्वीकृत परिमाण भन्दा बढी उत्खनन् हुन नदिन देहाय बमोजिमका उपायहरु अवलम्बन गर्नुपर्नेछ ।

(१) संकलन तथा उत्खनन् आदेश दिनु पूर्व प्राविधिकबाट गरिएको नाप जाँच तथा रेखाकंनका आधारमा उत्खनन् लाईन दिने ।

(२) यस बमोजिम उत्खनन् भै निकासी भएको स्थलमा सम्बन्धित वडाले नियमित अनुगमन गर्नुपर्नेछ ।

(३) दैनिक उत्खनन् गरिएको खानीजन्य पदार्थको समेत तोकिएको बमोजिम ढाँचामा दैनिक उत्खनन् अभिलेख राख्नुपर्नेछ ।

(४) दैनिक विक्री निकासी लिष्ट तयार गरी सम्बन्धित वडा कार्यालयमा पठाउने र वडा कार्यालयले सो को अभिलेख राखी १ प्रति गाउँ कार्यपालिकामा पठाउनुपर्नेछ ।

(५) संकलन उत्खनन् कार्य गर्दा उत्खनन् कर्ता स्वयंले शुल्क संकलन गरी तोकिएको हिस्सा संकलनको दिन वा भोलीपल्ट नै गाउँ कार्यपालिका लाई उपलब्ध गराउनुपर्नेछ ।

## परिच्छेद ५

### ओसारपसार विधि

**२०. निर्माणजन्य पदार्थ ओसार पसार सम्बन्धी व्यवस्था :** (१) निर्माणजन्य पदार्थ ढुवानी गर्ने साधनले संकलन वा उत्खनन् उत्पादन तथा प्रशोधन स्थलबाटै निर्माणजन्य पदार्थ ढुवानी साधनलाई छोपी प्रदुषण नहुने व्यवस्था मिलउनु पर्नेछ । यस्ता ढुवानी साधनको गति २० कि.मी. प्रति घण्टा भन्दा बढी हुन नपाउने र पानी चुहाउन समेत नपाउने व्यवस्था मिलाउनु पर्नेछ ।

(२) निर्माणजन्य पदार्थ उत्खनन् उत्पादन तथा प्रशोधन कार्य गर्ने स्थानबाट ओसार पसार गर्ने समय दिनमा मात्र गर्नुपर्नेछ ।

(३) बाटोमा धुलो तथा ध्वनी प्रदुषण हुन नदिन उत्खनन् कर्ता उत्पादनकर्ता वा प्रशोधनकर्ताले ढुवानीकर्तासँग समन्वय गरी पानी छर्क्ने लगायतको व्यवस्था मिलाउनु पर्नेछ ।

(४) ढुवानी गर्ने सवारीसाधनले प्रेसर हर्न प्रयोग गर्न निषेध गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(५) निर्माणजन्य पदार्थ लोड गरी ओसार पसार गर्ने कममा लोड सवारी साधन गन्तव्यमा नपुगञ्जेल सडकमा पार्किङ गर्न निषेध गरिनेछ । दुवानी गरिएको पदार्थ कुनैपनि कारणले सडक किनारामा अनलोड गर्न पाउनेछैन ।

(६) नौमूले गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थ को ओसार पसार गर्न अनुगमन समिति मार्फत प्रभावकारी अनुगमन गर्ने व्यवस्था गर्नेछ । सो को लागि गाउँकार्यपालिकाले नेपाल प्रहरी र गाउँप्रहरीको सहयोग लिन सक्नेछ ।

#### परिच्छेद- ६

#### अनुगमन सम्बन्धी व्यवस्था

२१. **अनुगमन सम्बन्धी व्यवस्था :** (१) निर्माणजन्य सामाग्री उत्खनन् उत्पादन तथा प्रशोधन कार्यको लागि क्षेत्र, सिमांकन, परिमाण आदिको पूर्वनिर्धारण गर्न र वातावरणीय अध्ययन गरी सो को शर्तहरूको परिपालना, अनियमित संकलन र उत्खनन् परिमाणको नियन्त्रण, दुवानी व्यवस्था, राजश्व चुहावट तथा चोरी नियन्त्रण, हाल संचालनमा रहेको क्रशर उद्योग लगायतका कार्यहरूको अनुगमन गर्न गाउँपालिका अध्यक्ष वा निजले ताकेको गाउँ कार्यपालिका सदस्यको संयोजकत्वमा गठित देहाय बमोजिम अनुगमन समिति रहने छ ।

- |   |            |
|---|------------|
| (क) गाउँपालिका अध्यक्ष वा निजले ताकेको गाउँ कार्यपालिका सदस्य | संयोजक     |
| (ख) कार्यपालिका सदस्य मध्यबाट गाउँकार्यपालिकाले तोकेको ३ जना  | सदस्य      |
| (ग) प्रमुख प्रशासकीय अधिकृत .....                             | सदस्य सचिव |
- (२) निर्माणजन्य पदार्थको उत्खनन् उत्पादन तथा प्रशोधन कार्य प्रारम्भ भै सकेपछि यस कार्यविधि बमोजिम भए नभएको नियमित अनुगमन गर्न सम्बन्धित उपदफा (१) बमोजिम गठित समितिले अनुगमन समिति निर्माण गरी नियमित अनुगमन गर्न गराउन सक्नेछ ।
- (३) उत्खनन् उत्पादन प्रशोधन तथा ओसार पसारका शर्तहरूको परिपालना, उत्खनन् परिमाणको नियन्त्रण, राजश्व चुहावट तथा चोरी नियन्त्रण जस्ता कार्य सम्पन्न गर्न जुनसुकै बेला अनुगमन समितिले आवश्यक जनशक्ति परिचालन गर्न सक्नेछ ।
- (४) अनुगमन कार्यका लागि परिचालित हुने अनुगमन समितिलाई अन्य निकायले आवश्यकतानुसार सहयोग गर्नुपर्नेछ ।
- (५) उल्लेखित अनुगमन व्यवस्था अनुसार उत्खनन् उत्पादन प्रशोधन तथा ओसारपसारका लागि नियमानुसार भए नभएको विषयमा अनुगमन गरी अनुगमन समितिले आवश्यक कारबाहीका लागि गाउँ कार्यपालिकालाई प्रतिवेदन दिनुपर्नेछ ।

## **परिच्छेद ७**

### **उजुरी सम्बन्धी व्यवस्था**

**२२. उजुरी सम्बन्धी व्यवस्था :** (१) यस कार्यविधि विपरित कार्य गरेको भनी जो कसैले पनि गाउँपालिकाको कार्यालय, वडा कार्यालय, जाँचबुझ समितिका पदाधिकारी तथा अनुगमन समितिका पदाधिकारी समक्ष मौखिक/लिखित उजुरी गर्न सक्नेछन् । सो को जानकारी सम्बन्धित सबैले गाउँ कार्यपालिकाका अध्यक्षलाई तत्कालै गराउनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको उजुरीउपर गाउँ कार्यपालिकाका अध्यक्ष आफै वा जाँचबुझ समितिका पदाधिकारी वा अनुगमन समितिका पदाधिकारी जो कसैलाई तत्काल स्थलगत भ्रमण गर्न निर्देशन दिन सक्नेछन् । अध्यक्षको निर्देशन बमोजिम तोकिएको व्यक्तिले स्थलगत भ्रमण गरी अध्यक्षलाई तत्काल लिखित रिपोर्ट पेश गर्नुपर्नेछ ।

(३) जाँचबुझ समिति तथा अनुगमन समितिमा परेको उजुरीहरु उपर सम्बन्धित निकायले जाँचबुझ गरी गाउँ समितिको वैठकमा समेत पेश गर्नुपर्नेछ ।

## **परिच्छेद ८**

### **दण्ड सजाय सम्बन्धी व्यवस्था**

**२३. दण्ड सजाय :** (१) यस कार्यविधिको दफा (४), (५), (६), (८) विपरितको कार्य गरेको पाईएमा गाउँ कार्यपालिकाले उत्खनन् उत्पादन तथा प्रशोधनमा प्रयोग भएका यन्त्र उपकरण लगायतका सामागी तथा उत्खनन्, उत्पादन तथा प्रशोधन भएका निर्माणजन्य पदार्थ बरामद गरी रु. १,००,०००/- (एक लाख रुपैयाँ मात्र) सम्म जरिवाना गर्न सक्नेछ ।

(२) यस कार्यविधिको दफा (१५) को उपदफा (२) बमोजिम गाउँपालिकाले सार्वजनिक निर्माण वा निजी प्रयोजनको लागि भनी खुलाई दिएको ईजाजत विपरित कुनै उपभोक्ता समिति, व्यक्ति वा अन्य निकायले उत्खनन्, उत्पादन तथा प्रशोधन गरिएको निर्माणजन्य सामागीको व्यापार व्यवसाय गरेको पुष्टि भएमा गाउँ कार्यपालिकाले उत्खनन्, उत्पादन तथा प्रशोधनमा प्रयोग भएका यन्त्र उपकरण लगायतका सामागी तथा उत्खनन्, उत्पादन तथा प्रशोधन भएका निर्माणजन्य पदार्थ बरामद गरी रु. ५०,०००/- (पचास हजार रुपैयाँ मात्र) सम्म जरिवाना गर्न सक्नेछ ।

(३) यस कार्यविधिको दफा (१७) विपरित ईजाजत नवीकरण नगरी कुनै फर्म वा कम्पनीले उत्खनन्, उत्पादन तथा प्रशोधन गरेमा गाउँपालिकाले उक्त कार्यका लागि प्रयोग भएका यन्त्र उपकरण लगायतका सामागी तथा उत्खनन्, उत्पादन तथा प्रशोधन भएका निर्माणजन्य पदार्थ बरामद गरी रु. १,००,०००/- (एक लाख रुपैयाँ मात्र) सम्म जरिवाना गर्न सक्नेछ ।

(४) दफा (१८) तथा दफा (२०) विपरितको कार्य गरेमा निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यमा तत्काल रोक लगाई रु २५,०००/- (पच्चस हजार रुपैयाँ मात्र) सम्म जरिवाना गर्न सक्नेछ (१) कसैले यस कार्यविधि बमोजिम निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा वितरण कार्य गर्ने ईजाजत नलिई गरेमा गाउँ कार्यपालिकाले त्यस्तो निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य बन्द गरी सो कार्यमा प्रयोग गरिएको यन्त्र, उपकरण, औजार र मालसामान तथा

अनधिकृत तवरले उत्खनन् गरेका पदार्थसमेत जफत गर्नुको साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कार्यबाट नोक्सान भएको धनसम्पत्तिको क्षति समेत भराउन सक्नेछ ।

(५) ईजाजत प्राप्त व्यक्ति, फर्म वा कम्पनीले गाउँ कार्यपालिकाले दिएको निर्देशन वा आदेश पालन नगरेमा त्यस्तो निर्देशन वा आदेश पालन नगरेसम्म गाउँपालिकाले निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य स्थगित गर्न वा निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्न ईजाजत नै रह समेत गर्न सक्नेछ र त्यस्तो निर्देशन वा आदेश पालन नगरेको कारणबाट पदार्थको भण्डारमा क्षति पुग्न गएमा, भूक्षय भएमा वा कसैको जिउ वा धन सम्पत्तिमा चोटपटक वा नोक्सानी पर्न गएमा एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ र नोक्सानीको आधारमा मनासिव क्षतिपूर्ति समेत ईजाजत प्राप्त व्यक्तिबाट भराउन सक्नेछ ।

(६) ईजाजत प्राप्त व्यक्ति, फर्म वा कम्पनीले गाउँपालिकामा दिनुपर्ने सूचना वा प्रतिवेदन नदिएमा त्यसरी सूचना वा प्रतिवेदन नदिएसम्म गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थ उत्पादन गर्ने कार्य स्थगित गर्न सक्नेछ ।

(७) ईजाजत प्राप्त फर्म वा कम्पनीले यस दफामा लेखिएदेखि बाहेक यो कार्यविधिको बर्खिलाप कुनै काम गरेमा बर्खिलापको कारण, परिणाम, असर समेतलाई अध्ययन गरी एकलाख रुपैयाँ सम्म जरिवाना गर्न वा निर्माणजन्य पदार्थ जफत गरी उत्पादन, उत्खनन् तथा प्रशोधन कार्य गर्न दिइएको ईजाजत रह गर्न सक्नेछ ।

(८) उपदफा (१), (२), (३) वा (४) बमोजिम कारवाही गर्नुभन्दा अगाडि गाउँ कार्यपालिका ले सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीलाई स्पष्टीकरण पेश गर्ने मनासिव मौका दिनुपर्नेछ ।

२४. ईजाजत पत्र रह हुने व्यवस्था : (१) अस्थाई ईजाजत देहायको अवस्थामा रह वा खारेज हुनेछ ।

- (क) ईजाजत पत्र प्राप्त व्यक्तीले ईजाजत पत्र परित्याग गर्न निवेदन दिएमा ।  
(ख) सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकुल असर पर्न सक्ने कार्य गरेमा ।  
(ग) नियमानुसार तोकिएको रोयल्टी, शुल्क, दस्तुर आदी समयमा नबुझाएमा ।  
(घ) यस कार्य विधि बमोजिम तोकिएको शर्तहरु पालना नगरेमा ।

- (ङ) तोकिए बमोजिमको पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना आदी पेश नगरेमा ।  
(च) कसैको उजुरी परी छानविन गर्दा ईजाजत प्राप्त व्यक्तिले अनियमित एवं कानुन विपरित कार्य गरेको गाउँपालिकाले ठहर गरेमा ।  
(२) उपदफा १ बमोजिम ईजाजत खारेज गर्दा सम्बन्धीत फर्म वा कम्पनीलाई सफाई पेश गर्ने मौकाबाट बच्चत गरिने छैन ।

## **परिच्छेद-९**

### **विविध**

**२५. अनधिकृत रूपमा उत्खनन् तथा संकलन गर्न नपाईने :** अनधिकृत रूपमा नदी, नाला, खोल्सा खोल्सीबाट निर्माणजन्य पदार्थ उत्खनन् उत्पादन, संकलन गर्न पाइने छैन । कसैले अनाधिकृत रूपमा उल्लेखित निर्माण जन्य सामाग्री उत्खनन् एवं संकलन गरेमा नौमूले गाउँपालिका ले सो सामाग्री जफत वा नियमानुसार जरिवाना गर्न सक्ने छ ।

**२६. आवश्यक निर्णय गर्न सक्ने :** यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भएता पनि आम रूपमा साधारण निर्माणजन्य सामाग्रीहरु रोडा, ढुंगा, गिटी, माटो र स्लेट प्रजाति तथा बालुवाको अभाव भै सर्वसाधारणलाई असुविधा पुग्न गएमा वा अन्य प्रयोजनको लागि सार्वजनिक स्थललाई उपयोग बनाउन आवश्यकता परेमा तोकिए बमोजिमको प्रक्रिया पुरा गरी गराई नौमूले गाउँ कार्यपालिकाले आवश्यक निर्णय गरी यस कार्यविधि बमोजिम उत्खनन्, उत्पादन प्रशोधन गर्न वा संकलन गर्ने गराउने व्यवस्था मिलाउन सक्नेछ ।

**२७. निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने :** (१) निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्ने व्यक्तिले निर्माण जन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्दा वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ । साथै त्यस्तो निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्ने व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा तोकिए बमोजिमको बचाउका उपायहरु अपनाउनु पर्नेछ ।

(२) निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्ने व्यक्तिले वातावरणमा प्रतिकूल असर पार्ने कार्य गरेको देखिएमा त्यस्तो कार्यमा सुधार ल्याउन गाउँ कार्यपालिकाले सम्बन्धित व्यक्ति फर्म वा कम्पनीलाई आवश्यक निर्देशन दिनेछ ।

(३) उपदफा (२) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।

**२८. विशेष व्यवस्था :** (१) गाउँ कार्यपालिकाले राष्ट्रिय सुरक्षा, सार्वजनिक हित वा ऐतिहासिक महत्वको दृष्टिकोणबाट कुनै क्षेत्रलाई निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन तथा प्रशोधन कार्यको लागि निषेधित क्षेत्र घोषित गर्न वा कुनै क्षेत्रको सम्बन्धमा विशेष शर्तहरु तोकी निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्ने ईजाजत दिन सक्नेछ ।

(२) गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थ उत्खनन्, उत्पादन, प्रशोधन कार्य गर्ने ईजाजत पाएको व्यक्ति, फर्म वा कम्पनीले कुनै तेश्रो पक्षलाई उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्न दिन सक्ने छैन ।

(३) गाउँ कार्यपालिकाले कुनै खास निर्माणजन्य पदार्थ उत्पादन, उत्खनन्, तथा प्रशोधन गर्न पाउने भनी कुनै व्यक्ति फर्म वा कम्पनीलाई तोक्न सक्नेछ ।

(४) सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी गाउँ कार्यपालिका ले निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुंगा र बालुवा जस्ता पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधनको व्यवस्था मिलाउन सक्नेछ ।

**२९. थपघट वा हेरफेर गर्न सक्ने :** यो कार्यविधिको कार्यान्वयनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन गाउँ कार्यपालिका ले आवश्यकतानुसार थपघट, हेरफेर र संशोधन गर्न सक्नेछन् ।

**३०. विषेश अधिकार :** (१) गाउँ कार्यपालिकाले सुरक्षा वा सार्वजनिक हितको लागि आवश्यक देखेमा तुरन्त निर्माणजन्य पदार्थ उत्खनन् कार्य रोक्का गर्न सक्नेछ ।

**३१. निर्देशन दिने सक्ने :** गाउँ कार्यपालिकाले निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन भण्डारण समेतको कार्यबाट हुनसक्ने क्षति, कसैको जिउ वा सम्पत्तिमा पर्न सक्ने चोटपटक वा नोक्सानी रोकथाम गर्न, प्रकोप नियन्त्रण गर्न आवश्यक आदेश दिन सक्नेछ ।

**३२. रोयल्टी तथा अन्य दस्तुर :** ईजाजत प्राप्त फर्म वा कम्पनीले गाउँ कार्यपालिका लाई निर्माणजन्य पदार्थ को प्रकार गुणस्तर र परिमाणको आधारमा तोकिएको दरमा रोयल्टी तथा अन्य दस्तुर बभाउन पर्नेछ ।

**३३. लिलाम गर्न सक्ने :** यस कार्यविधि बमोजिम गाउँ कार्यपालिकाले जफत गरेका निर्माणजन्य सामाग्री आवश्यक प्रक्रिया पुरा गरी लिलाम गर्न वा सार्वजकि निर्माण कार्यमा लगाउन सक्नेछ ।

**३४. वाधा अड्काउ फुकाउने अधिकार :** यस कार्यविधिको कार्यान्वयन गर्दा कुनै वाधा अड्काउ उत्पन्न भएमा वा संघ वा प्रदेश कानून जारी हुँदाको बखत द्विविधा उत्पन्न भएमा नौमूले गाउँ कार्यपालिकाले स्थानिय राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो वाधा अड्काउ फुकाउन सक्नेछ ।

## अनुसूची १

(उत्खनन्, उत्पादन तथा प्रशोधनको कार्य गर्न ईजाजतका लागि दिईने दरखास्त)

श्री नौमूले गाउँपालिकाको कार्यालय,

नौमूले, दैलेख ।

**विषय :-** ईजाजत पाउँ भन्ने वारे ।

“निर्माणजन्य पदार्थ (हुँगा, वालुवा, गिट्टी, माटो र स्लेट प्रजाति आदि) उत्खनन्, उत्पादन तथा प्रशोधन गर्न बनेको कार्यविधि, २०८१” को दफा ९ बमोजिम निर्माणजन्य पदार्थको उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्न ईजाजत पाउनको लागि यो निवेदन भरी पेश गरिएको छ ।

**१. दरखास्त दिने व्यक्ति फर्म वा कम्पनीको नाम :**

ठेगाना :

फोन नं. :

ईमेल :

**२. फर्म वा कम्पनीको प्रकृति**

**३. फर्म वा कम्पनीको विवरण**

कम्पनी :	क) एकल	दर्ता नं.
	ख) पब्लिक	अधिकृत पुजी
		दर्ता गर्ने कार्यालयको नाम
फर्म :	क) एकल	ठेगाना
	ख) साभेदारी	दर्ता मिति
		जारी पुजी

#### ४. ईजाजत लिने चाहेको कार्य

उत्खनन् कार्य  
उत्पादन् कार्य  
उत्पादन कार्य  
प्रशोधन कार्य

५. आर्थिक श्रोतको विवरण  
नगद  
वैक व्यालेन्स

#### ६. कामदारको विवरण

प्राविधिक  
अप्राविधिक  
अन्य

७. उद्देश्य :  
निजी :  
व्यापारिक  
सार्वजनिक निर्माण

(प्राविधिक कर्मचारीको सर्टिफिकेटको प्रतिलिपी तथा निजको मञ्जुरी पेश गर्नुपर्नेछ ।)

#### ६. आफ्नो स्वामित्वमा रहेको निर्माण सामाग्री उत्खनन्, उत्पादन तथा प्रशोधन कार्य गर्ने औजारको विवरण

क्र.सं.	नाम तथा विवरण	दर्ता नं.	क्षमता	मूल्य	खरिद मिति	कैफियत

#### ८. यस अधि गरेको कामको विवरण:

क्र.सं.	कामको प्रकृति	काम गरेको अवधि	काम गर्ने दिने व्यक्ति संस्थाको नाम	कामको प्रगति (प्रतिशतमा)	खरिद मिति

९. कर चुक्ता तथा नवीकरण गरेको कागजात :

क)

ख)

ग)

यस दरखास्त फारममा उल्लेखित सम्पूर्ण व्यहोरा ठीक साँचो छ भुठा ठहरे कानुन बमोजिम सहुला बुझाउँला ।

छाप

दरखास्तवालको

दस्तखत

मिति

अनुसूची २

उत्खनन, उत्पादन तथा प्रशोधन कार्यको लागि दिईने ईजाजत पत्र

ईंजाजत नं. .... मिति .....

नौमुले गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यलय

नौमुले, दैलेख

कर्णाली प्रदेश, सुखेत

निर्माणजन्य पदार्थ (दुंगा, वालुवा, गिट्टी, माटो, क्वारजाईट स्लेट प्रजाति आदी) उत्खनन् उत्पादन तथा प्रशोधन गर्न बनेको कार्यविधि, २०७४ को दफा १५ बमोजिम ..... कार्य गर्न ..... लाई यो ईजाजत दिईएको छ ।

## ईजाजत दिनेको नाम :

## दस्तखत :

पदः

मिति :

कार्यालय :

नवीकरण :